

## भीरकोट नगरपालिकाको विनियोजन ऐन, २०७४

नगरसभाबाट स्वीकृत मिति: २०७४/०३/२८

भीरकोट नगरपालिकाको आर्थिक वर्ष २०७४/२०७५ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४

### प्रस्तावना:

भीरकोट नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम भीरकोट नगर सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “भीरकोट नगरपालिकाको विनियोजन ऐन, २०७४” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. **आर्थिक वर्ष २०७४/०७५ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:-** (१) आर्थिक वर्ष २०७४/०७५ को निमित्त भीरकोट नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूमा चालू खर्च, पूँजिगत खर्च र वित्तिय व्यवस्थाका लागि जम्मा रकम रु ३४ करोड ५४ लाख २ हजार ५ सय मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. **विनियोजन:-** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७४/०७५ को निमित्त भीरकोट नगरकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा अनुसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ ।

यसरी रकम सार्दा एक खर्च शीर्षकबाट सो खर्च शीर्षकको जम्मा रकमको बढीमा २० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी खर्च शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी खर्च शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च गर्न सकिनेछ ।

तर चालु तथा पूँजिगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

३. उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक खर्च शीर्षकबाट सो खर्च शीर्षकको जम्मा स्वीकृत रकमको २० प्रतिशतभन्दा बढी रकम कुनै एक वा एक भन्दा बढी खर्च शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।